

२०७५ साल भदौ २७ गते बुधबारका दिन बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय-

- (१) मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको नं ०१।२७।२०७५।०५।२६ को राजनीतिक सल्लाहकार (विज्ञ) नियुक्ति गर्ने विषयको प्रस्ताव "प्रस्तुत प्रस्तावमा देहाय बमोजिम गर्ने: मन्त्रीहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन,२०७४ को व्यवस्था र विज्ञ सल्लाहाकार नियुक्ति सम्बन्धमा व्यवस्था गर्न बनेको मापदण्ड, २०७५ बमोजिम प्रदेश सरकारको राज्यमन्त्री सरहको सुविधा पाउने गरी कुश्मा नगरपालिका- २ खुर्कोट ,पर्वत स्थायी वतन भै बाग्लुङ नगरपालिका, रामरेखा, बाग्लुङ निवासी श्री गोविन्द बहादुर नेपालीलाई दुई वर्ष अवधिको लागि प्रदेश सरकारका मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने । निजको शपथ मुख्यमन्त्रीज्यू समक्ष भए पछि उल्लेखित पदभार शुरु हुने ।-"
- (२) मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको नं. ०१।२८।२०७५।०५।२६ प्रदेश समन्वय परिषद् बैठक संचालन कार्यविधि,२०७५ स्वीकृत गर्ने विषयको प्रस्ताव: "प्रस्तावमा लेखिए बमोजिम गर्ने ।-"
- (३) मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नं. ०१।२९।२०७५।०५।२६ प्रदेश नीति तथा योजना आयोगको संगठन संरचना र दरबन्दी स्वीकृतिको लागि नेपाल सरकारमा अनुरोध गर्ने विषयको प्रस्ताव - "प्रस्तुत प्रस्तावमा देहाय बमोजिम गर्ने:
- "(क) संलग्न संगठन संरचनामा योजना तथा तथ्यांक शाखा थप गरी दरबन्दी तेरिजमा तथ्यांक शास्त्री रहने गरी संगठन संरचना र दरबन्दी तेरिज परिमार्जन गर्ने ।
- (ख) अन्य प्रस्तावमा लेखिए बमोजिम गर्ने ।"
- (४) सामाजिक विकास मन्त्रालयको नं. ०७।१७।२०७५।०५।२६ को औषधी व्यवस्था विभाग अन्तर्गत औषधी व्यवस्था कार्यालय गण्डकी प्रदेशमा स्थापना गर्न नेपाल सरकारमा अनुरोध गर्ने विषयको प्रस्ताव - "प्रस्तावमा लेखिए बमोजिम गर्ने ।"
- (५) सामाजिक विकास मन्त्रालयका नं. ०७।१८।२०७५।०५।२७ को अस्पताल व्यवस्थापन समिति गठन आदेश, २०७५ स्वीकृत गर्ने सम्बन्धी प्रस्ताव - "प्रस्तुत प्रस्ताव साथ पेश भएको मस्यौदामा देहाय अनुसार परिमार्जन गरी स्वीकृत गर्ने:
- (क) दफा ३ को उपदफा (२) को खण्ड (ग) को सट्टा देहायको खण्ड (ग) राख्ने:
- "(ग) सम्बन्धित जिल्लाको उद्योग वाणिज्य संघ वा चेम्बर अफ कमर्शको अध्यक्ष वा निजले तोकेको प्रतिनिधि ।"

(ख) दफा ५ को -

(१) उपदफा (७) को सट्टा देहायको उपदफा (७) राख्ने:

"(७) समितिको निर्णय सदस्य सचिवले प्रमाणित गरी राख्नु पर्नेछ ।"

(२) उपदफा (९) को सट्टा देहायको उपदफा (९) राख्ने:

"(९) समितिको पदाधिकारीलाई नियमित बैठक बस्दा नियमानुसारको बैठक भत्ता दिइने छ ।"

(ग) दफा (७) को उपदफा (७) को सट्टा देहायको उपदफा (७) राख्ने:

"(७) कोषको रकम समितिको बैठकको निर्णय अनुसार खर्च गरिने छ । तत्काल बैठक बस्न सम्भव नभएमा अध्यक्षको स्वीकृतिमा खर्च लेखि समितिको बैठकबाट अनुमोदन गराउनु पर्नेछ ।"

(घ) अस्पताल व्यवस्थापन समिति गठन आदेश, २०७५ मा अन्य आनुसाङ्गिक विषयहरु मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव (कानून) ले मिलाई सामाजिक विकास मन्त्रालयमा पठाउने ।"

(६) चीनको हेनान प्रान्तका गभर्नरबाट यस प्रदेशका मुख्यमन्त्री, प्रमुख सचिव, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष र मुख्य न्यायाधिवक्तालाई भ्रमणका लागि गरिएको आमन्त्रण स्वीकृत गरी उक्त भ्रमण कार्यक्रममा उल्लेखित पदाधिकारीहरु सहभागी हुन स्वीकृतिका लागि नेपाल सरकारमा अनुरोध गर्ने ।

(७) मिति २०७५।५।२९ गते पोखरामा आयोजना भएको सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको सम्मेलनमा भएको खर्च भुक्तानीका लागि विविध शीर्षकबाट खर्च हुने गरी आर्थिक मामिला तथा योजना मन्त्रालयसंग रकम निकासामा माग गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले भुक्तानी दिने ।